

## सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण

सूचना सार्वजनिक गर्ने निकायको नाम: राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज ।  
सूचना सार्वजनिक गरेको अवधि: वि.सं. २०७६ साल वैशाख देखि २०७६ असार मसान्त सम्म ।

### १. राष्ट्रपतिको कार्यालयको स्वरूप र प्रकृति :

नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रूपमा स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू र समारोहको प्रशासनिक समन्वय, व्यवस्थापन तथा सचिवालय सम्बन्धी कार्य सञ्चालन गर्ने गर्दछ ।

### २. राष्ट्रपतिको कार्यालयका कामहरू :

- प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, प्रधान सेनापति र नेपाली राजदूत समेतको शपथग्रहण गराउने सम्बन्धी कार्य,
- न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा अन्य सदस्यहरू, महान्यायाधिवक्ता, प्रधान सेनापति, संघीय संसदको महासचिव, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव तथा नेपाली राजदूतको नियुक्ति गर्ने सम्बन्धी कार्य,
- व्यवस्थापिका संसद बैठकको आव्हान र अन्त्य गर्ने तथा व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने सम्बन्धी कार्य,
- संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन ग्रहण सम्बन्धी कार्य,
- विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य,
- सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्य,
- उपाधि, सम्मान र विभूषण प्रदान सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
- विदेशी राजदूतहरूको लागि सहमति (एग्रीमो) प्रदान सम्बन्धी कार्य,
- विदेशी राजदूतहरूको ओहदाको प्रमाणपत्र ग्रहण गर्ने सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
- संकटकालीन अवस्थाको घोषणा सम्बन्धी कार्य,
- नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन सम्बन्धी कार्य,
- बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिबाट हुने सम्बोधन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिबाट हुने शुभकामना सन्देश तयारी सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिको स्वदेशी तथा विदेशी व्यक्तित्वहरूसँग भेटघाटको व्यवस्थापन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिज्यूलाई वा राष्ट्रपति कार्यालयलाई सम्बोधन गरी प्राप्त पत्र, निवेदन पत्र वा ज्ञापन पत्र व्यवस्थापन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिको स्वदेशभित्रको भ्रमण व्यवस्थापन सम्बन्धी कार्य,
- कार्यालयको वार्षिक कार्यक्रम कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण सम्बन्धी कार्य,
- संविधान तथा प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरू ।

३. राष्ट्रपतिको कार्यालयमा रहेको कर्मचारी दरबन्दी सङ्ख्या र कार्यविवरण :

क्र.स	पद	श्रेणी/तह	सेवा	समुह	संख्या	कैफियत
१	सचिव	विशिष्ट	नेपाल प्रशासन		१	
२	सहसचिव	रा.प. प्रथम	नेपाल प्रशासन	सामान्य प्रशासन	३	
३	सहसचिव	रा.प. प्रथम	न्याय	कानून	१	
४	सहसचिव	रा.प. प्रथम	स्वास्थ्य सेवा	(फिजिसियन)	१	(सेवा करार)
५	उपसचिव	रा.प. द्वितीय	नेपाल प्रशासन	सामान्य प्रशासन	३	
६	उपसचिव	रा.प. द्वितीय	नेपाल प्रशासन	प्रशासन लेखा	१	
७	उपसचिव	रा.प. द्वितीय	नेपाल न्याय	कानून	१	
८	उपसचिव	रा.प. द्वितीय	परराष्ट्र		१	
९	शाखा अधिकृत	रा.प. तृतीय	नेपाल प्रशासन		६	
१०	शाखा अधिकृत	रा.प. तृतीय	नेपाल न्याय		१	
११	इन्जिनियर	रा.प. तृतीय	इन्जिनियरिङ		१	
१२	कम्प्युटर अधिकृत	रा.प. तृतीय	नेपाल विविध		१	
१३	ना.सु.	राजपत्रअनंकित प्रथम	नेपाल प्रशासन		५	
१४	लेखापाल	राजपत्रअनंकित प्रथम	नेपाल प्रशासन		१	
१५	कम्प्युटर अपरेटर	राजपत्रअनंकित प्रथम	नेपाल विविध		२	
१६	पुस्तकालय सहायक	राजपत्रअनंकित प्रथम	नेपाल शिक्षा,	पुस्तकालय विज्ञान	१	
१७	नायब माइक अपरेटर	राजपत्रअनंकित प्रथम			१	(सेवा करार)
१८	खरिदार	राजपत्रअनंकित द्वितीय	नेपाल प्रशासन		४	
१९	स कम्प्युटर अपरेटर	राजपत्रअनंकित द्वितीय			३	
२०	इलेक्ट्रिसियन	राजपत्रअनंकित द्वितीय			१	
२१	सहायक फोटोग्राफर	राजपत्रअनंकित द्वितीय			१	
२२	प्लम्बर				१	सेवाकरार
२३	ह.स.चा.				१७	(१६ सेवा करार)
२४	कार्यालय सहयोगी				१०	८ सेवाकरार

राष्ट्रपति कार्यालयमा स्वीकृत दरबन्दी ६८ जना रहेका छन्। यस कार्यालयमा जम्मा ४ वटा महाशाखाहरू छन्। ती महाशाखाको कार्यविवरण निम्न बमोजिम रहेको छ।

क. व्यवस्थापन महाशाखा : राष्ट्रपतिको कार्यालयका कामहरुको आर्थिक, प्रशासनिक र अन्य व्यवस्थापकीय कार्यहरु यस महाशाखाले गर्दछ ।

ख. कानून महाशाखा : राष्ट्रपतिको कार्यालयका कामहरुको संवैधानिक एवम् कानूनी पक्ष समेटिएका कार्यहरु यस महाशाखाले गर्दछ ।

ग. अन्तर्राष्ट्रिय सम्बन्ध तथा सूचना समन्वय महाशाखा : राष्ट्रपतिको कार्यालयका कामहरु मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी कार्यहरु र सूचना समन्वय सम्बन्धी कार्यहरु यस महाशाखाले गर्दछ ।

घ. राष्ट्रपतिको निजी सचिवालय महाशाखा : माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरु मध्ये सम्माननीय राष्ट्रपतिज्यूको कार्यक्रम व्यवस्थापन गर्ने एवं निजी सचिवालय सम्बन्धी कार्यहरु यस महाशाखाले गर्दछ ।

माथि उल्लेखित विभिन्न चारवटा महाशाखाहरुको कार्यसम्पादनलाई सहज बनाउन देहायका शाखाहरु रहेका छन् :-

- प्रशासन शाखा : यस शाखा अन्तर्गत भण्डार र दर्ता चलानी इकाई रहेका छन् ।
- आर्थिक प्रशासन शाखा
- कानून शाखा
- निजी सचिवालय शाखा
- अन्तर्राष्ट्रिय सम्बन्ध शाखा
- सूचना समन्वय शाखा : यस अन्तर्गत पुस्तकालय ईकाई रहेको छ ।

ड. राष्ट्रपतिको स्वकीय सचिवालय एवं विज्ञ टोली

३० जना

पद	संख्या
विज्ञ, मानवअधिकार तथा कानून	१ जना
विज्ञ, राजनितिक तथा ,सामाजिक	१ जना
विज्ञ, भाषा, तथा संस्कृति	१ जना
विज्ञ,सुरक्षा तथा वातावरण	१ जना
विज्ञ, महिला,बालबालिका तथा समाजकल्याण	१ जना
प्रमुख स्वकीय सचिव	१ जना

स्वकीय सहसचिव	३ जना
स्वकीय उपसचिव	२ जना
स्वकीय शाखा अधिकृत	५ जना
स्वकीय कम्प्युटर सहायक	२ जना
स्वकीय फोटोग्राफर	१ जना
स्वकीय टेलिफोन अपरेटर	२ जना
स्वकीय कार्यालय सहयोगी	१ जना
स्वकीय सवारी चालक	४ जना
अन्य	४ जना

४. राष्ट्रपतिको कार्यालयबाट प्रदान गरिने सेवा : राष्ट्रपतिको कार्यालयका कामका माध्यमबाट सेवा प्रदान गरिन्छ ।

५. राष्ट्रपतिको कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी :सामान्यतः यस कार्यालयमा जम्मा ६ वटा शाखाहरु रहेका छन् । ती शाखाहरुको जिम्मेवारी देहाय बमोजिम कर्मचारीहरुले सम्हाले गरी जिम्मेवारी दिई कार्यसञ्चालन गरिएको छ :-

क्र.स.	नामथर	पद	जिम्मेवार शाखा	सम्पर्क नम्बर
१.	श्री केशव प्रसाद घिमिरे	उपसचिव	प्रशासन शाखा	९८४१४४०९८३
२.	श्री प्रल्हाद प्रसाद पुडासैनी	उपसचिव	निजी सचिवालय शाखा	९८४१४०५४७५
३.	श्री श्रीधर गौतम	उपसचिव	सूचना समन्वय शाखा	९८४१५८९८९०
४.	श्री लोकनाथ सुवेदी	उपसचिव	आर्थिक प्रशासन शाखा	९८५१०१०११८
५.	श्री उत्तम कुमार शाही	उपसचिव	अन्तर्राष्ट्रिय सम्बन्ध शाखा	९८४१५७७२९२
६.	श्री पुर्णिमा कोइराला	उपसचिव	कानून शाखा	९८४९०४०८६९

६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि : यस कार्यालयबाट प्रदान हुने सेवाको लागि दस्तुर लाग्दैन । सरोकारवालासंगको आपसी सहमतिमा तय भएको समयावधिमा सेवाप्रवाह वा कार्यसम्पादन हुने गर्दछ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकार : आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित महाशाखाबाट पेश हुने टिप्पणीमा सचिवस्तरबाट निर्णय हुन्छ । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ बमोजिम मन्त्रपरिषद्मा प्रस्ताव पठाउनुपर्ने विषयमा यस कार्यालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रपरिषद्मा पेश भई त्यहाँबाट निर्णय गरिने व्यवस्था रहेको छ । साथै संविधान तथा कानून बमोजिम राष्ट्रपतिले सम्पादन गर्ने कार्यको सम्बन्धमा संविधान र सम्बन्धित कानूनमा तोकिए बमोजिम हुने गर्दछ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी : नियमित सेवा प्रवाह र आन्तरिक प्रशासनिक विषयको निर्णयमा चित्त नवुभे सोको सुनुवाई सचिवबाट हुने ।

९. सम्पादन गरेको कामको विवरण : यस कार्यालयबाट यस अवधिमा सम्पादन भएका मुख्य मुख्य कामहरु देहाय बमोजिम उल्लेख गरिएको छ :-

सम्माननीय राष्ट्रपति सरिक हुनु भएका शीतलनिवास परिसर भित्रका, उपत्यका भित्रका, तथा उपत्यका बाहिरका विभिन्न औपचारिक समारोहको व्यवस्थापन	२७ पटक
विभिन्न चाडपर्व र दिवसमा सम्माननीय राष्ट्रपतिको शुभकामना सन्देश तथा अन्य सन्देश तयारी तथा प्रेषण व्यवस्थापन :	८ पटक
समसामयिक महत्वपूर्ण विषयका विज्ञप्तिहरु:	२६ पटक
विधेयक प्रमाणीकरण व्यवस्थापन :	५ बटा
अध्यादेश जारी	१ बटा
सम्माननीय प्रधानमन्त्रीको कार्यभार तोक्नु भएको	३ पटक
राष्ट्रपतिको कार्यभार	-
सपथ ग्रहण समारोह व्यवस्थापन	४ पटक, ९जना
सम्माननीय राष्ट्रपति समक्ष विदेशी महानुभाव तथा कुटनीतिक व्यक्तित्वहरुको शिष्टाचार भेट तथा शिष्टाचार विदाइ भेट समारोह व्यवस्थापन	-
विभिन्न देशकालागि नेपाली राजदूतहरुको नियुक्ति:	५ जना
वार्षिक प्रतिवेदन ग्रहण:	१ पटक
संघीयका संसद अधिवेशन आह्वान, अन्त्य, र सम्बोधन:	१ पटक
विभूषण प्रदान	२ पटक

१०. राष्ट्रपतिको कार्यालयका सचिव, प्रवक्ता र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर :

क्र.सं.	नामथर	पद	सम्पर्क नम्बर	इमेल
३.	श्री बिनोद केसी	सचिव	९८४१२३८७८४	binodkc@presidentofnepal.gov.np
६.	श्री छविन्द्र पराजुली	प्रवक्ता	९८४१४५७८६०	csparajuli@presidentofnepal.gov.np
घ	श्री केशव प्रसाद घिमिरे	सहायक प्रवक्ता	९८४१४४०९८३	Keshabpd_ghimire@yahoo.com
ङ	श्री श्रीधर गौतम	सूचना अधिकारी	९८४१५८९८९०	shreedhar.gautam@nepal.gov.np

११. ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची : यस कार्यालयको नियमित कार्यसम्पादनका लागि आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान देहाय बमोजिम उल्लेख गरिएका छन् :-

- नेपालको संविधान, २०७२
- केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६३
- सैनिक ऐन, २०६३
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- निजामती सेवा ऐन, २०४९
- भ्रष्टाचार निवारण ऐन, २०५९,
- सार्वजनिक खरिद ऐन, २०६३
- आर्थिक कार्यविधि ऐन, २०५५
- करार ऐन, २०५६
- विभूषण ऐन, २०६४
- कारागार ऐन, २०१९
- सुशासन नियमावली, २०६५
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- निजामति सेवा नियमावली, २०५०
- सार्वजनिक खरिद नियमावली, २०६४
- आर्थिक कार्यविधि नियमावली, २०५६
- विभूषण नियमावली, २०६५
- कारागार नियमावली, २०२०
- नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४
- नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४
- संविधान सभा नियमावली, २०७०
- व्यवस्थापिका- संसद नियमावली, २०७३
- सजाय माफी, मुलतवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१
- सेवा करार निर्देशिका,
- सरकारी निर्णय सरलीकरण निर्देशिका, २०६५,
- राजदुत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५

१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण : यस कार्यालयको आर्थिक वर्ष २०७५/७६ को वैशाख,जेठ,असार महिनामा प्राप्त निकास तथा खर्च विवरण तपसिलमा उल्लेख गरिएको छ ।

ब.उ.शि.न.	श्रोत	बार्षिक बजेट	निकास	खर्च	बाँकी
१०१००१३ राष्ट्रपति (चालु खर्च)	नेपाल सरकार	८०,००,०००   -	८०,००,०००   -	५५,८८,२९२।५०   -	२४,११,७०७।५०   -
१०१०११३ राष्ट्रपतिको कार्यालय (चालु खर्च) प्रशासनिक खर्च समेत	नेपाल सरकार	१२,२८,८२,०००	१२,२८,८२,०००	१०,४४,७९,९२०।२७   -	१,८४,१०,०७९।७३   -
१०१०११४ पूँजीगत खर्च	नेपाल सरकार	१,०७,५०,०००   -	१,०७,५०,०००   -	९,२३,४५,५०७।३२   -	१,५१,५४,४९२।६८   -

१३. तोकिए बमोजिमका अन्य विवरण: यस कार्यालयको परिसरमा कार्यालयको आफ्नै भवन, सम्माननीयज्यूको निवास, सभा हल, अन्य भवनहरु र बगैचाहरु रहेका छन् ।

१४. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन/सम्पन्न गरेको भए सो को विवरण :

यस कार्यालयबाट आर्थिक वर्ष २०७५।७६ को असार महिनासम्म सञ्चालन/सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमहरु देहायबमोजिम उल्लेख गरिएको छ :-

- सम्माननीय राष्ट्रपतिको लागि निर्माणाधीन निवासको बहुवर्षीय कार्यक्रम अन्तर्गत निर्माण कार्य सम्पन्न भएको,
- निवास निर्माण अन्तर्गतको दोश्रो प्याकेजमा रहेका इलेक्ट्रिकल इन्स्ट्रुमेण्ट जडान, पानी प्रशोधन प्लाण्ट जडान,पानी ट्याङ्की, पर्खाल निर्माण,प्रवेशद्वार आदि निर्माण कार्यको लागि बहुवर्षीय ठेक्का सम्पन्न भएको ।
- कार्यालय परिसरमा बोरिङको पानी प्रशोधन गन कार्य भैरहेको र ढल निकासका लागि आवश्यक पूर्वाधार सहित निर्माण कार्य सम्पन्न भएको ।
- करेसावारीको पर्खाल निर्माणाधीन अवस्थामा रहेको ।

१५. सार्वजनिक निकायको वेवसाइट भए सो को विवरण : यस कार्यालयको आफ्नै वेवसाइट र इमेल छ । [www.presidentofnepal.gov.np](http://www.presidentofnepal.gov.np) मा गएर यस कार्यालयको सूचना र अन्य महत्वपूर्ण जानकारीहरु हेर्न सकिन्छ । यस कार्यालयको इमेल ठेगाना [mail@presidentofnepal.gov.np](mailto:mail@presidentofnepal.gov.np) छ ।

१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्भौता सम्बन्धी विवरण : नभएको ।

१७. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयवाधि: यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हालसम्म नभएको ।

१८. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण : यस अवधिमा कुनै पनि लिखित निवेदन नपरेको तर मौखिकरूपमा जानकारी भने भईरहेको ।
१९. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण : यस कार्यालयको सूचना तथा जानकारीहरु कार्यालयको वेवसाइट मार्फत नियमित रूपमा सार्वजनिक गर्ने गरिएको, महत्वपूर्ण औपचारिक कार्यसम्पादन भएकोमा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने गरिएको र यस कार्यालयबाट प्रकाशित हुने शीतल निवास बुलेटिनमार्फत् पनि आवश्यक जानकारी एवम् सूचनाहरु प्रकाशित हुने गरेको छ ।
२०. राष्ट्रपतिको कार्यालयले आ.व. २०७५/७६मा सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन देहायमा उल्लेख गरिएको छ :-
- सम्पन्न भएका कार्यहरु:  
पार्किङ, निर्माण कार्य, Visitors Waiting Room and Security House निर्माण सम्पन्न भएको ।